

कंपोस्ट कार्यालय : बनेपा, काभ्रे
फोन : ०११-६६२३४०/४१/४०/४१,
टोल फ्री नं. १६६०११२२०१०

मिति २०८२/०१/०१ गते देखि निक्षेपतर्फ लागु हुने

निक्षेप योजनाको नाम	न्यूनतम मौज्दात	वार्षिक ब्याजदर
रेमिटेन्स बचत खाता	१००/-	५.००%
सिन्धु बीमा सुरक्षा खाता	१०,०००/-	४.५०%
सिन्धु महा बचत खाता	५,०००/-	५.००%
मेरो पहिलो बैंक खाता	०/-	३.८०%
सिन्धु सुपर बचत खाता	५,०००/-	४.५०%
जेष्ठ नागरिक सम्मान वचत खाता	१००/-	३.८०%
शुभ लक्ष्मी बचत खाता	१००/-	३.८०%
साधारण बचत खाता	१००/-	३.८०%
सञ्चय कोष वचत खाता	०/-	३.८०%
शेयर होल्डर वचत खाता	१००/-	३.८०%
लगानी वचत खाता	१००/-	३.८०%
मासिक रिकरिङ्ग बचत खाता	१००/-	३.८०%
कर्मचारी बचत खाता	०/-	३.८०%
वाल वालिका बचत खाता	१००/-	३.८०%
सामाजिक सुरक्षा बचत खाता	०/-	३.८०%
सजिलो बचत खाता	१००/-	३.८०%
माजीन खाता	०/-	०.००%
सिन्धु चल्ती खाता	२,०००/-	०.००%
कल खाता	५,०००/-	बढीमा १.९०% सम्म

मुद्रती खाता तर्फको ब्याजदर (Fixed Deposit Interest Rate)

अवधि	व्यक्तिगततर्फ (वार्षिक ब्याजदर)
६ महिना देखि १ वर्ष भन्दा मुनि	६.२१%
१ वर्ष वा सो भन्दा माथि	७.११%
रेमिटेन्स मुद्रती १ वर्ष भन्दा मुनि	७.२१%
रेमिटेन्स मुद्रती १ वर्ष वा सो भन्दा माथि	८.११%
	संस्थागततर्फ (वार्षिक ब्याजदर)
६ महिना देखि १ वर्ष भन्दा मुनि	५.२१%
१ वर्ष वा सो भन्दा माथि	६.११%

Note:
1. Interest rates on Akshayakosh Fixed Deposit is negotiable.

*Rates are indicative only.

नोट:-
१. निक्षेपमा प्रदान गरिने ब्याजदर त्रैमासिक रुपमा प्रदान गरिनेछ ।

२. नेपाल राष्ट्र बैंकको निर्देशन वमोजिम असल कर्जाका लागि तोकिएको भन्दा बढीले कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्ने कर्जाहरूको हकमा ५% सम्म प्रिमियम थप गरी ब्याजदर गणना गरिनेछ ।

३. व्यक्तिगत आवधिक कर्जाहरूको हकमा ऋणीले स्वीच्छक रुपमा स्थायी (Fixed) वा अस्थायी (Floating) किसिमको ब्याजदर रोज्न सक्नेछ ।

४. नेपाल राष्ट्र बैंकबाट प्राप्त पुनरकर्जाहरूको ब्याजदर नेपाल राष्ट्र बैंकले तोके वमोजिम हुनेछ ।

कर्जा तर्फ (आधारदर + प्रिमियम) लागु हुने	वार्षिक ब्याज दर
व्यवसायिक कर्जाहरू:	
व्यवसायिक आवधिक कर्जाहरू	आधारदर+प्रिमियम ५% सम्म
व्यवसायिक अल्पकालिन चालु	
पूँजी कर्जाहरू (ओभर ड्राफ्ट, डिमान्ड र यस्तै प्रकृतिका अन्य)	आधारदर+प्रिमियम ५% सम्म
रियल स्टेट कर्जा	आधारदर+प्रिमियम ५% सम्म
व्यवसायिक हायर पर्चेज कर्जा	आधारदर+प्रिमियम ५% सम्म
व्यक्तिगत कर्जाहरू:	
आवाशीय घर कर्जा (घर, जग्गा वा अपार्टमेन्ट खरिद, घर निर्माण	
लागि प्रदान गरिने)	आधारदर+प्रिमियम ५% सम्म
व्यक्तिगत धितो कर्जा	आधारदर+प्रिमियम ५% सम्म
व्यक्तिगत ओभर ड्राफ्ट कर्जा	आधारदर+प्रिमियम ५% सम्म
व्यक्तिगत सवारी साधन कर्जा (Auto Loan)	आधारदर+प्रिमियम ५% सम्म
व्यक्तिगत हायर पर्चेज कर्जा (कमर्सियल)	आधारदर+प्रिमियम ५% सम्म
शेयर कर्जा (Margin Lending)	आधारदर+प्रिमियम ५% सम्म
मुद्रती रसीद धितो कर्जा	अर्कित ब्याजदर +२% वा न्यूनतम आधार दर मध्ये बढी
नेपाल सरकारद्वारा जारी ऋण पत्रहरूको धितोमा कर्जा	अर्कित ब्याजदर +२% वा न्यूनतम आधार दर
सुन धितो कर्जा	आधारदर+प्रिमियम ५% सम्म
विपन्न वां कर्जा	
शोक कर्जा (संस्थागत)	आधार दर भन्दा कम नहुनेगरी
अन्य विपन्न खुद्रा कर्जा (महिला लघुउद्यम, कृषि, बैदेशिक रोजगार आदि)	आधारदर+प्रिमियम २% सम्म
सहूलियतपूर्ण कर्जा	
नेपाल सरकारद्वारा तोकिएका सहूलियतपूर्ण कर्जा	आधारदर+प्रिमियम २% सम्म

अपरिवर्तनीय ब्याजदर (Fixed Interest) हुने व्यक्तिगत आवधिक कर्जाहरू

आवाशीय घर कर्जा (घर, जग्गा वा अपार्टमेन्ट खरिद, घर निर्माण आदिका लागि प्रदान गरिने)	आधारदर+प्रिमियम ५% सम्म
व्यक्तिगत धितो कर्जा (आवधिक)	आधारदर+प्रिमियम ५% सम्म
व्यक्तिगत सवारी साधन कर्जा (Auto Loan)	आधारदर+प्रिमियम ५% सम्म
व्यक्तिगत हायर पर्चेज कर्जा (कमर्सियल)	आधारदर+प्रिमियम ५% सम्म

ब्याजदर अन्तर (Spread Rate) : ४.१८% फागुन २०८१

औसत आधार दर (Average Base Rate) : ८.६८% फागुन २०८१